

عَمَّ يَتَسَاءَلُونَ (1) عَنِ النَّبِيِّ الْعَظِيمِ (2) الَّذِي هُمْ
فِيهِ مُخْتَلِفُونَ (3) كَلَّا سَيَعْلَمُونَ (4) ثُمَّ كَلَّا
سَيَعْلَمُونَ (5) أَلَمْ نَجْعَلِ الْأَرْضَ مِهَادًا (6) وَ
الْجِبَالَ أَوْتَادًا (7) وَ خَلَقْنَاكُمْ أَزْوَاجًا (8) وَ جَعَلْنَا
نَوْمَكُمْ سُبَاتًا (9) وَ جَعَلْنَا اللَّيْلَ لِبَاسًا (10) وَ
جَعَلْنَا النَّهَارَ مَعَاشًا (11) وَ بَنَيْنَا فَوْقَكُمْ سَبْعًا
شِدَادًا (12) وَ جَعَلْنَا سِرَاجًا وَهَاجًا (13) وَ أَنْزَلْنَا
مِنَ الْمُعْصِرَاتِ مَاءً ثَجَّاجًا (14) لِنُخْرِجَ بِهِ حَبًّا وَ
نَبَاتًا (15) وَ جَنَّاتٍ أَلْفَافًا (16) إِنَّ يَوْمَ الْفَصْلِ كَانَ
مِيقَاتًا (17) يَوْمَ يُنْفَخُ فِي الصُّورِ فَتَأْتُونَ أَفْوَاجًا
(18) وَ فَتِحَتِ السَّمَاءُ فَكَانَتْ أَبْوَابًا (19) وَ
سُيِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا (20) إِنَّ جَهَنَّمَ

كَانَتْ مِرْصَاداً (21) لِلطَّاغِينَ مآباً (22) لَابِثِينَ
فِيهَا أَحْقَاباً (23) لَا يَذُوقُونَ فِيهَا بَرْدًا وَلَا شَرَابًا
(24) إِلَّا حَمِيمًا وَغَسَّاقًا (25) جَزَاءً وَفَاقًا (26)
إِنَّهُمْ كَانُوا لَا يَرْجُونَ حِسَابًا (27) وَكَذَّبُوا بِآيَاتِنَا
كِذَابًا (28) وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ كِتَابًا (29)
فَذُوقُوا فَلَنْ نَزِيدَكُمْ إِلَّا عَذَابًا (30)

Concerning what are they disputing? Concerning the great news, about which they cannot agree. Verily, they shall soon (come to) know! Verily, verily they shall soon (come to) know! Have We not made the earth as a wide expanse, and the mountains as pegs? And (have We not) created you in pairs, and made your sleep for rest, and made the night as a covering, and made the day as a means of subsistence? And (have We not) built over you the seven firmaments, and placed (therein) a blazing lamp. And do We not send down from the clouds water in abundance, that We may produce therewith grains and vegetables, and gardens of luxurious growth? Verily the day of sorting out is a thing appointed,—the day that the trumpet shall be sounded, and ye shall come forth in crowds; and the heavens shall be opened as if there were doors, and the mountains shall vanish, as if they were a mirage. Truly hell is as a place of ambush, for the transgressors

~~~~~  
a place of destination: they will dwell therein for ages. Nothing cool shall they taste therein, nor any drink, save a boiling fluid and a fluid, dark, murky, intensely cold, a fitting recompense (for them). For that they used not to look any account (for their deeds), but they (impudently) treated our signs as false and all things have We preserved on record. "So taste ye (the fruits of your deeds); for no increase shall We grant you, except in chastisement."

یہ لوگ کس چیز کے بارے میں پوچھ گچھ کر رہے ہیں؟ کیا اس بڑی خبر کے بارے میں جس کے متعلق یہ مختلف چہ میگوئیاں کرنے میں لگے ہوئے ہیں؟ ہر گز نہیں، عن قریب انہیں معلوم ہو جائے گا۔ ہاں، ہر گز نہیں، عن قریب انہیں معلوم ہو جائے گا۔ کیا یہ واقعہ نہیں ہے کہ ہم نے زمین کو فرش بنایا، اور پہاڑوں کو مینوں کی طرح گاڑ دیا، اور تمہیں (مردوں اور عورتوں کے) جوڑوں کی شکل میں پیدا کیا، اور تمہاری نیند کو باعث سکون بنایا، اور رات کو پردہ پوش اور دن کو معاش کا وقت بنایا، اور تمہارے اوپر سات مضبوط آسمان قائم کیے، اور ایک نہایت روشن اور گرم چراغ پیدا کیا، اور بادلوں سے لگاتار بارش برسائی تاکہ اس کے ذریعہ سے غلہ اور سبزی اور گھنے باغ اگائیں؟ بے شک فیصلے کا دن ایک مقرر وقت ہے۔ جس روز صور میں پھونک مار دی جائے گی، تم فوج در فوج نکل

~~~~~

آؤگے۔ اور آسمان کھول دیا جائے گا حتیٰ کہ وہ دروازے ہی دروازے بن کر رہ

جائے گا، اور پہاڑ چلائے جائیں گے یہاں تک کہ وہ سراب ہو جائیں گے۔

در حقیقت جہنم ایک گھات ہے، سرکشوں کا ٹھکانا، جس میں وہ مدتوں پڑے رہیں

گے۔ اُس کے اندر کسی ٹھنڈک اور پینے کے قابل کسی چیز کا مزہ وہ نہ چکھیں گے

، کچھ ملے گا تو بس گرم پانی اور زخموں کا دھوون۔ (ان کے کرتوتوں) کا بھرپور

بدلہ۔ وہ کسی حساب کی توقع نہ رکھتے تھے اور ہماری آیات کو انہوں نے بالکل جھٹلا

دیا تھا، اور حال یہ تھا کہ ہم نے ہر چیز گن گن کر لکھ رکھی تھی۔ اب چکھو مزہ، ہم

تمہارے لیے عذاب کے سوا کسی چیز میں ہر گز اضافہ نہ کریں گے۔

ये लोग किस चीज़ के बारे में पूछक्या उस बड़ी ?गछ कर रहे हैं-
मीगोइयाँ करने-खबरदार के बारे में जिसके मुताल्लिक ये मुख्तलिफ़ चे
,हाँ | अनकरीब इन्हें मालूम हो जाएगा ,हरगिज़ नहीं ?में लगे हुए हैं
क्या यह वाकिआ | अनकरीब इन्हें मालूम हो जाएगा ,हरगिज़ नहीं
नहींहैं कि हमने ज़मीन को फ़र्श बनायाऔर पहाड़ों को मेखों की ,
जोड़ों की शकल में (मर्दों और औरतों के) और तुम्हें ,तरह गाड़ दिया
और रात को ,सुकून बनाया-और तुम्हारी नींद को बाअसे ,पैदा किया
और तुम्हारे ऊपर सात ,पर्दापोश और दिन को मआश का वक़्त बनाया
,मज़बूत आसमान कायम किए और एक निहायत रौशन और गर्म
चिराग़ पैदा कियाऔर बादलों से लगातार बारिश बरसाई ताकि उसके ,
बेशक फ़ैसले का ?ज़रीए से गल्ला और सब्ज़ी और घने बाग़ उगाएँ
तुम ,जिस रोज़ सूर में फूँक मार दी जाएगी ,दिन एक मुकर्रर वक़्त है

~~~~~

~~~~~

और आसमान खोल दिया जाएगा हता ,फौज निकल आओगे-दर-फौज
कि वह दरवाजे ही दरवाजे बनकर रह जाएगा और पहाड़ चलाए
जाएँगेदर हकीकत जहन्नम एक | यहाँ तक कि वे सराब हो जाएँगे ,
उसके | जिसमें वे मुद्दतों पड़े रहेंगे ,सरकशों का ठिकाना ,घात है
अन्दर किसी ठंडक और पिने के काबिल किसी चीज़ का मज़ा न
कुछ मिलेगा तो बस गर्म पानी ,चखेंगेऔर ज़ख्मों का धोवन ,(उनके
करतूतोंके किसी हिसाब की तवक्को न रखते थे | का भरपूर बदला (
कि हमने | और हमारी आयात को उन्होंने बिल्कुल झुटला दिया था
हम तुम्हारे ,अब चखो मज़ा | गिनकर लिख रखी थी-हर चीज़ गिन
| लिए अज़ाब के सिवा किसी चीज़ में हरगिज़ इज़ाफ़ा न करेंगे